

# परीक्षण तथा अलगबास सहायता भुक्तानी

यदि तपाईं NSW मा बस्नुहुन्छ र तपाईंमा कोभिड -१९ को हल्का मात्र लक्षणहरु छन् भने पनि कृपया परीक्षण गर्नुहोस् र जब सम्म तपाईंलाई नलागेको नतिजा प्राप्त गर्नु हुन्न तब सम्म अलग रहनुहोस्।

यदि तपाईं नतिजाको लागि पर्खिरहनु भएको छ र तपाईं काम गर्न असमर्थ हुनुहुन्छ वा परीक्षण पछि स्व: अलगबासमा बसिरहेको व्यक्तिको हेरचाह गर्दै हुनुहुन्छ भने तपाईं सहायताको लागि योग्य हुन सक्छ।

## तपाईंलाई के जान्न आवश्यक छ:

परीक्षण र अलगबास सहायता भुक्तानी भनेको के हो?

- कोभिड -१९ परीक्षणको नतिजा पर्खिरहँदा आम्दानी गर्न असमर्थ मानिसहरुका लागि ३० दिनमा एक पटक ३२० डलर उपलब्ध छ। यसमा तलका दुबै सामेल छन्:
- १७ वर्ष वा माथिका कामदारहरु जसमा कोभिड -१९ का लक्षणहरु छन्
  - कोभिड -१९ लक्षण भएका कसैको हेरचाह गर्ने वा अभिभावक

तपाईं योग्य हुनुहुन्छ यदि तपाईं:

- घरबाट काम गर्न वा तपाईंको स्व-अलग्याइकरण को समयमा कुनै आय आर्जन गर्न सक्नुहुन्छ भने
- बिरामी बिदा, हेरचाह कर्ताको बिदा वा विशेष महामारी बिदामा पहुँच छ भने
- कोभिड -१९ प्रकोप भुक्तानी वा महामारी बिदा प्रकोप भुक्तानी सहित सरकारी आय सहायता प्राप्त गर्नु हुन्छ भने
- सरकारी वित्तीय सहायता, जस्तै साना व्यापार अनुदान वा जब सेभर (Job Saver) भुक्तानी प्राप्त गर्नु हुन्छ भने
- परीक्षण र अलगबासको लागि NSW स्वास्थ्य द्वारा निर्देशित गरीएको छ भने (तथापि, तपाईं कोभिड -१९ प्रकोप भुक्तानीको लागि योग्य हुन सक्नुहुन्छ)
- एक छिटो एण्टिजेन (antigen) परीक्षण मात्र भएको छ भने
- अनुमति प्राप्त एक कामदार हुनु हुन्छ र प्रत्येक ३ दिन मा परीक्षण गर्न आवश्यक छ भने

निबेदन दिन तपाईंलाई के आवश्यक छ:

- एक MyServiceNSW खाता – तपाईंले एउटा बनाउन सक्नुहुन्छ, जब तपाईंले तपाईंको आवेदन शुरु गर्नुहुन्छ
- तपाईंको कोभिड -१९ परीक्षण को समय, मिति र स्थानको विवरण (सन्दर्भ नम्बर सहित)
- एक पहिचान खुलाउने कागजात जस्तै तपाईंको अस्ट्रेलियाली सवारी चालक अनुमति पत्र वा राहदानी
- ठेगानाको प्रमाण जस्तै घर भाँडा सम्झौता वा बिजुलीको बिल
- रोजगार वा स्व-रोजगारको प्रमाण जस्तै तलब विवरण, रोजगारदाताबाट नियुक्ति-पत्र वा करार-पत्र
- भुक्तानीको लागि तपाईंको बैंक खाता विवरण

तपाईंले तपाईंको भुक्तानी कहिले पाउनुहुन्छ?

योग्य कामदारहरुलाई आवेदन दिएको तीन दिन भित्र उनीहरुको बैंक खाता मा \$ ३२० भुक्तान गरिनेछ। तपाईंले कोभिड -१९ परीक्षणको नतिजा प्राप्त गरेको सात दिन भित्र आवेदन दिनु पर्छ।

तपाईंले कसरी आवेदन दिने?

आवेदन दिन र अधिक जानकारीको लागि [service.nsw.gov.au](http://service.nsw.gov.au) मा जानुहोस्  
यदि तपाईंलाई एक दोभासेको मद्दत चाहिन्छ भने, कृपया १३१ ४५० मा राष्ट्रिय अनुवाद तथा दोभासे सेवा (National Translating and Interpreting Service) मा फोन गर्नुहोस्, र उनीहरुलाई Service NSW लाई सम्पर्क गर्न अनुरोध गर्नुहोस।